

Rom

Chapter 5

Nepali Interlinear

Reference: Nepali ERV

1 Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν, διὰ τοῦ
धर्मी-ठहरिएर अब बाट विश्वास शान्ति पाउँछौं सँग त्यो परमेश्वर द्वारा त्यो
[G1344](#) [G3767](#) [G1537](#) [G4102](#) [G1515](#) [G2192](#) [G4314](#) [G3588](#) [G2316](#) [G1223](#) [G3588](#)

Κυρίου ἡμῶν, Ἰησοῦ Χριστοῦ,
प्रभु हाम्रा येशू ख्रीष्ट
[G2962](#) [G1473](#) [G2424](#) [G5547](#)

हाम्रो विश्वासको कारणले गर्दा हामी परमेश्वरसँग धर्मी बनेकाछौं। यसर्थ हाम्रा प्रभु येशू ख्रीष्टद्वारा थियो हामी परमेश्वरबाट शान्ति पाउँछौं।

2 δι' οὗ καὶ τὴν προσαγωγήν ἐσχίκαμεν, τῇ πίστει, εἰς τὴν χάριν
द्वारा जसको पनि त्यो पहुँच पाएका-छौं त्यो विश्वासद्वारा मा यो अनुग्रह
[G1223](#) [G3739](#) [G2532](#) [G3588](#) [G4318](#) [G2192](#) [G3588](#) [G4102](#) [G1519](#) [G3588](#) [G5485](#)

ταύτην, ἐν ᾗ ἐστήκαμεν; καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ
यो मा जसमा खडा-छौं र घमण्ड-गर्छौं माथि आशा त्यो महिमा त्यो
[G3778](#) [G1722](#) [G3739](#) [G2476](#) [G2532](#) [G2744](#) [G1909](#) [G1680](#) [G3588](#) [G1391](#) [G3588](#)

Θεοῦ.
परमेश्वरको
[G2316](#)

ख्रीष्टको माध्यम र हाम्रो विश्वासको कारण हामीले अनुग्रहमा प्रवेश पाएकाछौं जहाँ हामी अहिले उभिएकाछौं अनि परमेश्वरको महिमा पाउने आशामा हामी आनन्द मनाइरहेछौं।

3 οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι
मात्र-होइन मात्र तर तर पनि घमण्ड-गर्छौं मा ती क्लेशहरू जानेर कि
[G3756](#) [G3440](#) [G1161](#) [G0235](#) [G2532](#) [G2744](#) [G1722](#) [G3588](#) [G2347](#) [G1492](#) [G3754](#)

ἡ θλίψις, ὑπομονὴν κατεργάζεται;
त्यो क्लेशले धैर्य उत्पन्न-गर्छ
[G3588](#) [G2347](#) [G5281](#) [G2716](#)

त्यति मात्र होइन हामी आफ्ना दुःखहरूमा पनि खुशी छौं। किन हामी आफ्ना दुःखहरूमा पनि खुशी छौं? किनभने हामी जान्दछौं कि ती दुःखहरूले हामीलाई संयमी बनाउँदछ।

4 ἡ δὲ ὑπομονή, δοκιμήν; ἡ δὲ δοκιμή, ἐλπίδα.
त्यो र धैर्यले परीक्षा त्यो र परीक्षाले आशा
[G3588](#) [G1161](#) [G5281](#) [G1382](#) [G3588](#) [G1161](#) [G1382](#) [G1680](#)

अनि यही संयमले हामीलाई प्रमाण गर्दछ कि हामी बलिया छौं। अनि यस्तो प्रमाणहरूले हामीलाई आशा प्रदान गर्दछ।

5 ἡ δὲ ἐλπίς οὐ κατασχύνει, ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ
त्यो र आशाले लज्जामा-पाउँदैन लज्जामा-पाउँदैन किनभने त्यो प्रेम त्यो परमेश्वरको
[G3588](#) [G1161](#) [G1680](#) [G3756](#) [G2617](#) [G3754](#) [G3588](#) [G0026](#) [G3588](#) [G2316](#)

ἐκκέχυται, ἐν ταῖς καρδίαις ἡμῶν, διὰ Πνεύματος Ἁγίου, τοῦ
खनिएको-छ मा हाम्रा हृदयहरू हाम्रो द्वारा आत्मा पवित्र जो दिइएको-थियो
[G1632](#) [G1722](#) [G3588](#) [G2588](#) [G1473](#) [G1223](#) [G4151](#) [G0040](#) [G3588](#) [G1325](#)

ἡμῶν.
हामीलाई
[G1473](#)

अनि यस आशाले हामीलाई कहिल्यै निराशा बनाउँदैन। किनभने परमेश्वरले आफ्नो प्रेमको बर्षाले हाम्रा हृदयहरू पारिपूर्ण पारिदिनु भयो। पवित्र आत्माद्वारा उहाँले हामीलाई आफ्नो प्रेम दिनुभो। त्यो पवित्र आत्मा परमेश्वरबाट हामीलाई उपहार हो।

6 ἔτι γὰρ Χριστὸς, ὄντων ἡμῶν ἀσθενῶν ἔτι, κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν
अझै किनकि ख्रीष्टले हुँदा हामी कमजोर अझै अनुसार समय को-निम्ति अभक्तहरूको
[G2089](#) [G1063](#) [G5547](#) [G1510](#) [G1473](#) [G0772](#) [G2089](#) [G2596](#) [G2540](#) [G5228](#) [G0765](#)

ἀπέθανεν.

मर्नुभयो

[G0599](#)

जब हामी अझै कमजोर थियौं, ठिक त्यसै बेला ख्रीष्ट हामी दुष्ट मानिसहरूको लागि मर्नु भयो।

7 μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται; ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ,
कठिनै-नै किनकि को-निम्ति धर्मी कोही मर्नेछ को-निम्ति किनकि त्यो असल
[G3433](#) [G1063](#) [G5228](#) [G1342](#) [G5100](#) [G0599](#) [G5228](#) [G1063](#) [G3588](#) [G0018](#)

τάχα τις καὶ τολμᾷ ἀποθανεῖν.

सायद कोही नै हिम्मत-गर्छ मर्न

[G5029](#) [G5100](#) [G2532](#) [G5111](#) [G0599](#)

हाम्रा मानिसहरूको निम्ति मर्ने साह्रै कठिनले कोही राजी होलान। कोही भने अति असल मानिसको निम्ति मर्ने निश्चय पनि गर्न सक्लान।

8 συνίστησιν δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεὸς, ὅτι ἔτι
पुष्टि-गर्नुहुन्छ तर उहाँको आफ्नो प्रेम हाम्रो-प्रति हामीप्रति ती परमेश्वरले किनभने अझै
[G4921](#) [G1161](#) [G3588](#) [G1438](#) [G0026](#) [G1519](#) [G1473](#) [G3588](#) [G2316](#) [G3754](#) [G2089](#)

ἀμαρτωλῶν ὄντων ἡμῶν, Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν.

पापीहरू हुँदा हाम्रो ख्रीष्टले हाम्रो-निम्ति हाम्रो मर्नुभयो

[G0268](#) [G1510](#) [G1473](#) [G5547](#) [G5228](#) [G1473](#) [G0599](#)

यद्यपि हामीहरू अझै पापी जीवन जिउँदा-जिउँदै पनि ख्रीष्ट हाम्रो निम्ति मर्नु भयो। यस प्रकारले परमेश्वरले आफ्नो प्रेम हामीलाई देखाउनु भयो।

9 πολλῶ οὖν μᾶλλον, δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ, σωθησόμεθα
झन-धेरै अब बढी धर्मी-ठहरिएर अहिले मा त्यो रगत उहाँको उद्धार-हुनेछौं
[G4183](#) [G3767](#) [G3123](#) [G1344](#) [G3568](#) [G1722](#) [G3588](#) [G0129](#) [G0846](#) [G4982](#)

δι' αὐτοῦ ἀπὸ τῆς ὀργῆς.

द्वारा उहाँबाट बाट त्यो क्रोध

[G1223](#) [G0846](#) [G0575](#) [G3588](#) [G3709](#)

हामी ख्रीष्टको रगतद्वारा परमेश्वरसँग धर्मी बनियौं। यसैले, निःसन्देह हामी ख्रीष्टद्वारा नै परमेश्वरको क्रोधबाट जोगिने छौं।

10 εἰ γὰρ, ἐχθροὶ ὄντες, καταλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ
यदि किनकि शत्रुहरू हुँदा मेल-भयौं त्यो परमेश्वरसँग द्वारा त्यो मृत्यु त्यो
[G1487](#) [G1063](#) [G2190](#) [G1510](#) [G2644](#) [G3588](#) [G2316](#) [G1223](#) [G3588](#) [G2288](#) [G3588](#)

Υἱοῦ αὐτοῦ, πολλῶ μᾶλλον, καταλαγνέντες, σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.

पुत्र उहाँको झन-धेरै बढी मेल-भईसकेपछि उद्धार-हुनेछौं मा त्यो जीवन उहाँको

[G5207](#) [G0846](#) [G4183](#) [G3123](#) [G2644](#) [G4982](#) [G1722](#) [G3588](#) [G2222](#) [G0846](#)

मेरो मतलब के हो भने जब हामी परमेश्वरका शत्रु थियौं उहाँले आफ्नो पुत्रको मृत्युद्वारा हामीलाई आफ्नो मित्र बनाउनु भयो। यसैले जब हामी अहिले परमेश्वरका मित्र छौं, हामी निश्चय छौं आफ्नो जीवन द्वारा उहाँले हामीलाई रक्षा गर्नु हुनेछ।

11 οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ Θεῷ, διὰ τοῦ Κυρίου
मात्र-होइन मात्र तर तर पनि घमण्ड-गर्दै मा त्यो परमेश्वर द्वारा त्यो प्रभु
[G3756](#) [G3440](#) [G1161](#) [G0235](#) [G2532](#) [G2744](#) [G1722](#) [G3588](#) [G2316](#) [G1223](#) [G3588](#) [G2962](#)

ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ νῦν τὴν καταλλαγὴν ἐλάβομεν.

हाम्रा येशू ख्रीष्ट द्वारा जसको अहिले त्यो मेलमिलाप पायौं

[G1473](#) [G2424](#) [G5547](#) [G1223](#) [G3739](#) [G3568](#) [G3588](#) [G2643](#) [G2983](#)

यस बाहेक, हामी हाम्रा प्रभु ख्रीष्टको माध्यमबाट परमेश्वरसँग खुशी छौं, येशूको कारणले गर्दा अहिले हामी परमेश्वरका मित्र बनेका छौं।

- 12 Διὰ τοῦτο, ὡσπερ δι' ἐνὸς ἀνθρώπου ἡ ἁμαρτία εἰς τὸν κόσμον
द्वारा यसकारण जसरी द्वारा एउटा मानिस त्यो पाप मा त्यो संसार
[G1223](#) [G3778](#) [G5618](#) [G1223](#) [G1520](#) [G0444](#) [G3588](#) [G0266](#) [G1519](#) [G3588](#) [G2889](#)
- εἰσῆλθεν, καὶ διὰ τῆς ἁμαρτίας, ὁ θάνατος; καὶ οὕτως εἰς πάντα
पस्यो र द्वारा त्यो पाप त्यो मृत्यु र यसरी मा सबै
[G1525](#) [G2532](#) [G1223](#) [G3588](#) [G0266](#) [G3588](#) [G2288](#) [G2532](#) [G3779](#) [G1519](#) [G3956](#)
- ἀνθρώπου ὁ θάνατος διῆλθεν, ἐφ' ᾧ πάντες ἥμαρτον --
मानिसहरू त्यो मृत्यु फैलियो माथि जसमा सबैले पाप-गरे
[G0444](#) [G3588](#) [G2288](#) [G1330](#) [G1909](#) [G3739](#) [G3956](#) [G0264](#)

पाप संसारमा एकजना मानिसको कारणले आएको हो। अनि पापसँग मृत्यु पनि आयो। यसैले गर्दा सबै मानिसहरू मर्ने पर्ने भयो, किनभने सबैले पाप गरेका छन्।

- 13 ἄχρι γὰρ νόμου, ἁμαρτία ἦν ἐν κόσμῳ; ἁμαρτία δὲ οὐκ
सम्म किनकि व्यवस्था पाप थियो मा संसार; पाप तर गणना-हुँदैन
[G0891](#) [G1063](#) [G3551](#) [G0266](#) [G1510](#) [G1722](#) [G2889](#) [G0266](#) [G1161](#) [G3756](#)
- ἐλλογεῖται, μὴ ὄντος νόμου.
गणना-हुँदैन न हुँदा व्यवस्था
[G1677](#) [G3361](#) [G1510](#) [G3551](#)

मोशाको व्यवस्था अघि पनि संसारमा पाप थियो। तर त्यहाँ व्यवस्था नभएको भए परमेश्वरले मानिसलाई पापको दोषी ठहर्याउनु हुने थिएन।

- 14 ἀλλὰ ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδάμ μέχρι Μωϋσέως, καὶ ἐπὶ τοὺς
तर राज्य-गन्यो त्यो मृत्युले देखि आदम सम्म मोशा पनि माथि ती
[G0235](#) [G0936](#) [G3588](#) [G2288](#) [G0575](#) [G0076](#) [G3360](#) [G3475](#) [G2532](#) [G1909](#) [G3588](#)
- μὴ ἁμαρτήσαντας ἐπὶ τῷ ὁμοιώματι τῆς παραβάσεως Ἀδάμ, ὅς ἐστιν
न पाप-गर्नेहरू माथि त्यो समानता त्यो उल्लङ्घन आदमको जो हुनुहुन्छ
[G3361](#) [G0264](#) [G1909](#) [G3588](#) [G3667](#) [G3588](#) [G3847](#) [G0076](#) [G3739](#) [G1510](#)
- τύπος τοῦ μέλλοντος.
प्रतिरूप त्यो आउनेको
[G5179](#) [G3588](#) [G3195](#)

तर आदमको समयदेखि मोशाको समयसम्म, सबै मानिसहरूलाई मर्नु नै थियो। आदमले परमेश्वरको आज्ञा पालन नगर्नाले मर्नु पर्यो। तर आदमले जस्तो अन्य मानिसहरूले पाप नगरे तापनि तिनीहरूले मर्नु पर्यो। आदम ख्रीष्ट जस्तै थिए जो भविष्यमा संसारमा आइरहेका थिए।

- 15 Ἄλλ' οὐχ ὡς τὸ παράπτωμα, οὕτως καὶ τὸ χάρισμα. εἰ γὰρ τῷ
तर होइन जस्तो त्यो अपराध त्यसरी पनि त्यो वरदान यदि किनकि त्यो
[G0235](#) [G3756](#) [G5613](#) [G3588](#) [G3900](#) [G3779](#) [G2532](#) [G3588](#) [G5486](#) [G1487](#) [G1063](#) [G3588](#)
- τοῦ ἐνὸς, παραπτώματι, οἱ πολλοὶ ἀπέθανον, πολλῶ μᾶλλον ἢ χάρις τοῦ
त्यो एउटाको अपराध ती धेरै धेरै मरे झन-धेरै बढी त्यो अनुग्रह त्यो
[G3588](#) [G1520](#) [G3900](#) [G3588](#) [G4183](#) [G0599](#) [G4183](#) [G3123](#) [G3588](#) [G5485](#) [G3588](#)
- Θεοῦ, καὶ ἡ δωρεὰ ἐν χάριτι, τῇ τοῦ ἐνὸς ἀνθρώπου, Ἰησοῦ
परमेश्वरको र त्यो दान मा अनुग्रह त्यो त्यो एउटा मानिस येशू
[G2316](#) [G2532](#) [G3588](#) [G1431](#) [G1722](#) [G5485](#) [G3588](#) [G3588](#) [G1520](#) [G0444](#) [G2424](#)
- Χριστοῦ, εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν.
ख्रीष्टको मा ती धेरैलाई बढि-बढी-भयो
[G5547](#) [G1519](#) [G3588](#) [G4183](#) [G4052](#)

तर परमेश्वरको सितैको वरदान आदमको पाप जस्तो होइन। धेरै जना त्यस एकजना मानिसको पापको कारणले गर्दा मरे। तर परमेश्वरको अनुग्रह अत्यन्त महान थियो। धेरै मानिसहरूले परमेश्वरबाट जीवन-दान पाए त्यो एउटै मानिस येशू ख्रीष्टको अनुग्रहद्वारा पाइएको हो।

16 καὶ οὐχ ὡς δι' ἐνὸς ἁμαρτήσαντος, τὸ δῶρημα. τὸ μὲν γὰρ
र होइन जस्तो द्वारा एउटा पाप-गर्ने त्यो दान त्यो त किनकि
[G2532](#) [G3756](#) [G5613](#) [G1223](#) [G1520](#) [G0264](#) [G3588](#) [G1434](#) [G3588](#) [G3303](#) [G1063](#)

κρίμα, ἐξ ἐνὸς εἰς κατάκριμα; τὸ δὲ χάρισμα ἐκ πολλῶν
न्याय बाट एउटा मा दण्ड त्यो तर वरदान बाट धेरै
[G2917](#) [G1537](#) [G1520](#) [G1519](#) [G2631](#) [G3588](#) [G1161](#) [G5486](#) [G1537](#) [G4183](#)

παραπτωμάτων, εἰς δικαίωμα.
अपराधहरू मा धर्मीकरण
[G3900](#) [G1519](#) [G1345](#)

जब आदमले पाप गरे, उनी पापी भनेर न्याय गरिए। तर परमेश्वरको उपहार भित्रै छ। परमेश्वरको मुल्यरहित उपहारले मानिसहरूलाई धर्मी तुल्याउँदछ।

17 εἰ γὰρ, τῷ τοῦ ἐνὸς παραπτώματι, ὁ θάνατος ἐβασίλευσεν διὰ
यदि किनकि त्यो त्यो एउटाको अपराध त्यो मृत्युले राज्य-गच्यो द्वारा
[G1487](#) [G1063](#) [G3588](#) [G3588](#) [G1520](#) [G3900](#) [G3588](#) [G2288](#) [G0936](#) [G1223](#)

τοῦ ἐνός, πολλῶ μᾶλλον οἱ τὴν περισσεῖαν τῆς χάριτος, καὶ τῆς
त्यो एउटा झन-धेरै बढी ती त्यो प्रशस्तता त्यो अनुग्रह र त्यो
[G3588](#) [G1520](#) [G4183](#) [G3123](#) [G3588](#) [G3588](#) [G4050](#) [G3588](#) [G5485](#) [G2532](#) [G3588](#)

δωρεᾶς τῆς δικαιοσύνης λαμβάνοντες, ἐν ζῳῇ βασιλεύουσιν, διὰ τοῦ ἐνός,
दान त्यो धार्मिकताको पाउनेहरू मा जीवन राज्य-गर्नेछन् द्वारा त्यो एउटा
[G1431](#) [G3588](#) [G1343](#) [G2983](#) [G1722](#) [G2222](#) [G0936](#) [G1223](#) [G3588](#) [G1520](#)

Ἰησοῦ Χριστοῦ.
येशू ख्रीष्ट
[G2424](#) [G5547](#)

एकजना मानिसको पापले गर्दा मृत्युले सबैमाथि राज गर्यो। यसकारण जसले परमेश्वरको पूर्ण अनुग्रह र उहाँको धार्मिकताको महान उपहार स्वीकार गर्छन् तिनीहरूले सत्य जीवन पाउँछन् र एक मात्र येशू ख्रीष्टद्वारा शासित हुन्छन्।

18 Ἄρα οὖν, ὡς δι' ἐνὸς παραπτώματος, εἰς πάντας ἀνθρώπους εἰς
यसकारण अब जसरी द्वारा एउटाको अपराध मा सबै मानिसहरू मा
[G0686](#) [G3767](#) [G5613](#) [G1223](#) [G1520](#) [G3900](#) [G1519](#) [G3956](#) [G0444](#) [G1519](#)

κατάκριμα, οὕτως καὶ δι' ἐνὸς δικαίωματος, εἰς πάντας ἀνθρώπους εἰς
दण्ड त्यसरी पनि द्वारा एउटाको धर्मीकरण मा सबै मानिसहरू मा
[G2631](#) [G3779](#) [G2532](#) [G1223](#) [G1520](#) [G1345](#) [G1519](#) [G3956](#) [G0444](#) [G1519](#)

δικαίωσιν ζῳῆς.
धर्मीकरण जीवनको
[G1347](#) [G2222](#)

यसैले एउटा मानिसको पापले सबै मानिसहरूमाथि मृत्युको दण्ड ल्यायो। तर त्यस्तै प्रकारले, ख्रीष्टले एउटा असल काम गर्नुभयो जुन कामले सबै मानिसहरूलाई धार्मिक बनाउँदछ र अनन्त जीवन ल्याउदछ।

19 ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἐνὸς ἀνθρώπου, ἁμαρτωλοὶ
जसरी किनकि द्वारा त्यो अनाज्ञाकारिता त्यो एउटा मानिसको पापीहरू
[G5618](#) [G1063](#) [G1223](#) [G3588](#) [G3876](#) [G3588](#) [G1520](#) [G0444](#) [G0268](#)

κατεστάθησαν οἱ πολλοί, οὕτως καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἐνός, δίκαιοι
बनाइए ती धेरै त्यसरी पनि द्वारा त्यो आज्ञापालन त्यो एउटाको धर्मीहरू
[G2525](#) [G3588](#) [G4183](#) [G3779](#) [G2532](#) [G1223](#) [G3588](#) [G5218](#) [G3588](#) [G1520](#) [G1342](#)

κατασταθήσονται οἱ πολλοί.
बनाइनेछन् ती धेरै
[G2525](#) [G3588](#) [G4183](#)

एकजना मानिसको अनाज्ञाकारीताले धेरै मानिसहरू पापी भए। तर त्यस्तै प्रकारले एकजना मानिसको अनाज्ञाकारीताले धेरै मानिसहरू धार्मिक बनाइन्छन्।

20 νόμος δὲ παραιοῦ ἦτορ, ἵνα πλεονάσῃ τὸ παράπτωμα; οὕτως δὲ
व्यवस्था तर भिन्न-पस्यो ताकि बढोस् त्यो अपराध जहाँ तर
[G3551](#) [G1161](#) [G3922](#) [G2443](#) [G4121](#) [G3588](#) [G3900](#) [G3757](#) [G1161](#)

ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερπερίσσευσεν ἡ χάρις,
बढ्यो त्यो पाप अत्यन्त-बढ्यो त्यो अनुग्रह
[G4121](#) [G3588](#) [G0266](#) [G5248](#) [G3588](#) [G5485](#)

पाप बढला कि भनेर व्यवस्था बनियो। तर जति पाप बढदै गयो परमेश्वरको अनुग्रह अझै धेरै बढदै गयो।

21 ἵνα ὡςπερ ἐβασίλευσεν ἡ ἁμαρτία ἐν τῷ θανάτῳ, οὕτως καὶ ἡ
ताकि जसरी राज्य-गन्यो त्यो पापले मा त्यो मृत्यु त्यसरी पनि त्यो
[G2443](#) [G5618](#) [G0936](#) [G3588](#) [G0266](#) [G1722](#) [G3588](#) [G2288](#) [G3779](#) [G2532](#) [G3588](#)

χάρις βασιλεύσῃ διὰ δικαιοσύνης, εἰς ζωὴν αἰώνιον, διὰ Ἰησοῦ Χριστοῦ
अनुग्रहले राज्य-गरोस् द्वारा धार्मिकता को-लागि जीवन अनन्त द्वारा येशू ख्रीष्ट
[G5485](#) [G0936](#) [G1223](#) [G1343](#) [G1519](#) [G2222](#) [G0166](#) [G1223](#) [G2424](#) [G5547](#)

τοῦ Κυρίου ἡμῶν.
त्यो प्रभु हाम्रा
[G3588](#) [G2962](#) [G1473](#)

जसरी मृत्युले पापद्वारा शासन गरयो उसरी नै परमेश्वरको अनुग्रहले मानिसलाई धार्मिक बनाउन शासन गर्नेछ। यसले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा अनन्त जीवन ल्याउने छ।